

आ.ब .०७८/७९ को आन्तरिक आय तर्फको लागि गोदावरी नगरपालिका क्षेत्र भित्रको नख्खु खोलाबाट ढुङ्गा , गिट्टी, बालुवा, ग्रावेल उत्खनन् तथा बिक्री वितरण सम्बन्धी ठेक्का बन्दोबस्त सम्बन्धी बोलपत्र आव्हानको सूचना
(ठेक्का नं : गोदावरी नगरपालिका /बज्रबाराही , ललितपुर /आन्तरिक आय /०१/०७८/७९)

दोश्रो पटक सूचना प्रकाशित मिति २०७८/११/०६

यस गोदावरी नगरपालिकाबाट आर्थिक वर्ष ०७८/७९ को अवधिका लागि स्थानीय सरकार संचालन ऐन २०७४, को दफा ६२क. बागमती प्रदेश सरकारको आर्थिक ऐन २०७८ को दफा ९ (१) र सो संग सम्बन्धी अनुसूची नं-६, गोदावरी नगर कार्यपालिकाबाट स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण २०७८ (IEE) तथा ढुंगा, गिट्टी, बालुवा, उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ मा व्यवस्था भए अनुसार देहाय बमोजिम आन्तरिक आय संकलनको (ठेक्का बन्दोबस्त) कार्य उल्लेखित न्यूनतम ठेक्कामा अङ्कमा नघट्ने गरि बढाबढमा तपशिलमा उल्लेखित नदीको स्वीकृत घाटहरूबाट निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ उत्खनन् गरि गोदावरी नगरपालिकाले तोकेको दरमा बिक्री गर्ने गरि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक ठेकेदार, निर्माण ब्यवसायी , फर्म वा कम्पनीहरूले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०७७/०७८ को कर चुक्ता प्रमाणपत्र र व्यवसाय दर्ताको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपीहरू अनिवार्य रुपमा संलग्न गरि विधुतिय माध्यम (E-Bidding:-eGp system) मार्फत तपसिल बमोजिमका शर्तहरूको अधीनमा रही बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना दोश्रो पटक प्रकाशन गरिएको छ । प्रचलित नेपाल कानून बमोजिम दर्ता भई प्रमाणपत्र लिएका इच्छुक निर्माण ब्यवसायी, ठेकेदार तथा फर्महरूले बोलपत्र सूचना प्रकाशित भएको मितिले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp/ मार्फत बोलपत्र सम्बन्धी फारम डाउनलोड गरि तपसिलमा उल्लेखित यस नगरपालिकाको राजश्व बैक खातामा तपशिलमा उल्लेखित टेण्डर फाराम दस्तुर रकम जम्मा गरि मिति २०७८/११/२२ भित्र दिनको १२:०० बजेसम्म खरिद गर्न र बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्रको साथमा तपसिलमा उल्लेखित विड बोन्ड रकम यस कार्यालयको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैङ्कबाट जारी भएको विड बोन्ड (Bid Security) बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट (१२०) एक सय बिस दिन म्याद भएको विडवण्डको सक्कल प्रति संलग्न राख्नुपर्नेछ । धरौटी बापत जम्मा गरेको रकमलाई किस्तामा समावेश गर्न पाइनेछैन । दर्ता हुन आएका बोलपत्रहरू (E-Bidding बाट) १७ औं दिन (मिति २०७८/११/२२) १३:०० बजे यस कार्यालयमा खोलिनेछ । बोलपत्र दाखिला गर्ने अन्तिम दिन तथा खोल्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट तोकिएको समयमा हुनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन । कबोल ठेक अंकमा मु. अ. कर समेत जोडेर मात्र कुल ठेक्का सम्झौता रकम हुनेछ । ठेक्का सम्झौता गर्दाको बखत एकमुष्ट रकम वा दुई किस्ता गरि सम्झौता रकम बुझाउन सकिने छ । तपसिलमा उल्लेखित ठेक्काका कर/दस्तुरका दररेट र न्यूनतम कबोल अंक निर्धारण गरिएको छ र शर्तहरू बोलपत्र फाराममा संलग्न गरिनुका साथै सूचना पाटी तथा वेवसाइट (www.godawarimunlalitpur.gov.np) मा समेत टाँस गरिनेछ । बोलपत्र स्वीकृत गर्ने ,नगर्ने वा रद्द गर्ने लगायतका ठेक्का सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकासँग सुरक्षित रहनेछ । नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट नदीजन्य पदार्थका बिषयमा भएका निर्णय, निर्देशिका, मापदण्ड र शर्तहरू ठेकेदारले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । अन्य कुराहरूको हकमा प्रचलित ऐन कानून बमोजिम हुनेछ ।

तपसिल

आय ठेक्का नं.	ठेक्काको शिर्षक	न्यूनतम ठेक अङ्क रु. (मू.अ. कर बाहेक)	विड बोन्ड रकम रु.	टेण्डर फाराम दस्तुर रु.	उत्खनन् , बिक्री दस्तुरको दररेट प्रति क्यु.फिट	उत्खनन्, संकलन तथा बिक्री गर्न पाउने अधिकतम परिमाण (क्यु.फिट मा)	प्रारम्भिक वातावरणीय प्रतिवेदन २०७८ अनुसार उत्खनन् गरिने घाटको विवरण	कैफियत
Godawari Municipality/ Bajrabarahi, lalitpur/Internal Resources/01 /078/79	आर्थिक वर्ष ०७८/७९ को आन्तरिक आय तर्फको लागि गोदावरी नगरपालिका क्षेत्र भित्रको नख्खु खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल उत्खनन्, संकलन तथा बिक्री वितरणको ठेक्का बन्दोबस्त कार्य सम्बन्धी	११०७१२५१.५०/- (एक करोड दश लाख एकहत्तर हजार दुई सय एकाउन्न रुपैयाँ पचास पैसा मात्र)	६२६,०००/-	३०००/-	रु १०/-	११,०७,१२५.२५	वडा नं १२,	
							वडा नं ९, १२	
							वडा नं ९, १२	
							थापागाउँ , मलामी जाने बाटो	
							वडा नं ९, ११ शेराफाट	
							वडा नं ९, ११ शेराफाट	
वडा नं ९, र १०								

थप जानकारीको लागि: , गोदावरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, बज्रबाराही, ललितपुर
०१-५५७२५९२

खाताको विवरण :
खाताको नाम :- गोदावरी नगरपालिका , बज्रबाराही , ललितपुर
राजस्व खाता नं. : - 0412051497865006
बैंक: - NIC ASIA, Satdobato, Lalitpur.
धरौटी खाता नं. : - 414149786524002
बैंक: - NIC ASIA, Satdobato, Lalitpur.

शर्तहरू:

- १। कबोल रकम अंक र अक्षरमा प्रष्ट लेखनुपर्ने छ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ।
- २। रित्तपूर्वक दाखिला भएका बोलपत्र मध्ये घटी वा बढी वालाको बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने वा सूचना संसोधन लगायतका सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ साथै कुनै शर्त सहितको बोलपत्र स्वीकार्य हुने छैन।
- ३। कार्यालयबाट प्रमाणित नभएको बोलपत्र फारामहरूलाई मान्यता दिइने छैन।
- ४। खरिद गरेको बोलपत्र फारामहरूमा उल्लेख भएका सबै विवरणहरू भरि बोलपत्रदाताले प्रत्येक पानामा सहि छाप गरि scan गरि दोश्रो पटक सूचना प्रकाशित भएको मितिले १७ औं दिन दिनको १२:०० बजेभित्र विधुतीय प्रणाली (E-Bidding:-eGp system) मार्फत सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट www.bolpatra.gov.np/egp/ बाट Upload गरि दर्ता गर्नु पर्नेछ।
- ५। एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामबाट दाखिला गर्न पाइने छैन।
- ६। प्रि-बिड बैठक मिति: २०७८/११/११ गते दिनको १:०० बजे गोदावरी नगरपालिकाको कार्यालयमा हुनेछ। ईच्छुक बोलपत्रदाताहरूले उक्त बैठकमा भाग लिई यस सम्बन्धमा विस्तृत जानकारी हासिल गर्न सक्नु हुनेछ। उक्त दिन बिदा परेमा उक्त बैठक सोको भोलिपल्ट सोहि समयमा हुनेछ।
- ७। बोलपत्र स्वीकृत भएमा सोको सूचना पाएको मितिले १५ दिनभित्र सम्झौता रकम(भ्याट समेत)को एकमुष्ट रकम वा दुई किस्ता गरि बुझाउने भएमा कबोल अंकको प्रथम किस्ता बापत ६०% प्रतिशतले हुने रकम यस नगरपालिकाको राजश्व खातामा जम्मा गरेको बैंक भौचर पेश गरि साथै दोश्रो किस्ता बापत ४० प्रतिशतले हुने रकम नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा सम्झौता अवधि सम्मको बैंक ग्यारेन्टी बनाई पेश गरेमा मात्र सम्झौता गरिनेछ। नियमानुसार नेपाल सरकारलाई आयकर तथा अन्य कर बोलपत्रदाताले छुट्टै बुझाउनुपर्नेछ।
- ८। सम्झौता रकम(भ्याट समेत)को दोश्रो किस्ता बराबरको रकम २०७९ साल बैशाख मसान्त भित्र दाखिला गर्नुपर्नेछ अन्यथा पेश भएको बैंक ग्यारेन्टी जफत गरि असुल उपर गरिनेछ।
- ९। नगरपालिकाबाट गरिएको प्रारम्भिक वातावरणीय परिक्षण अध्ययन प्रतिबेदनमा तोकिएको स्थान बाट मात्र उत्खनन् तथा संकलन गर्न पाइनेछ। उत्खनन् र संकलन कार्य गर्दा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएको शर्त, ठेक्का शर्त, अनुगमन समितिले दिएका निर्देशनहरू समेतको पालना गर्नुपर्नेछ।
- १०। तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरि नियमानुसार बोलपत्र बन्दोबस्त गरिनेछ। यस नगरपालिकाको नदि तथा नदिहरूको उत्खनन क्षेत्र र उत्खनन् परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन २०७४, प्रदेश कानून, स्थानीय कानून तथा अन्य प्रचलित कानून वा मापदण्ड बोजिम हुनेछ। साथै यस कार्यालयबाट गरिएको वातावरणीय अध्ययन प्रतिबेदन यस बोलपत्र सम्झौताको अभिन्न अंग मानिनेछ।
- ११। विहान सुर्‍योदय भन्दा आगाडी र साँझ सुर्‍योस्त भन्दा पछि ढुवानीका साधनहरूले घाटगद्दी स्थलमा प्रवेश गर्न पाइने छैन। यसरी नियम विपरित गएका ढुवानी साधनहरूलाई कानून बमोजिम कारबाही हुनेछ।
- १२। खोला तथा नदीको घाँटगद्दी स्थलहरूमा सम्पूर्ण जानकारी सहितको सूचना पाटी ठेकेदार आफैले बनाइ सबै सरोकारवालाहरूले देखे गरि आफ्नै खर्चमा राख्नुपर्नेछ।
- १३। आय संकलन गर्न यस नगरपालिकाबाट निर्धारण भएको वस्तुमा तोकिएको दर बाहेक अन्य कुनै किसिमको कर, सेवा शुल्क, दस्तुर, इत्यादि थप गरि लिन पाइने छैन र यस नगरपालिकाबाट प्रमाणित गरिए बाहेकका रसिदहरू प्रयोग गरि आय संकलन गर्न पाइने छैन। अनुगमन समिति वा यस नगरपालिकाबाट अनुगमन हुँदा कुनै अनधिकृत रकम असुल उपर गरेको वा अनधिकृत रसिद प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही र सजाय हुनेछ।
- १४। नगरपालिकाबाट प्रमाणित गरि संकलन गरिएका नगदी रसिदहरू ठेकेदारले प्रत्येक महिनाको मसान्तभित्र यस नगरकार्यपालिकाको कार्यालयमा जम्मा गर्नुपर्ने छ। उक्त नगदी रसिद संगै नदिजन्य पदार्थको कर संकलन गर्ने ठेकेदारले नदिजन्य पदार्थको उत्खननको परिमाण पनि पेश गर्नु पर्नेछ।
- १५। ढुंगा, गिट्टी, बालुवा, ग्रावेल झिक्नुपर्ने घाटगद्दी स्थलसम्म जना आउन आवश्यक पर्ने बाटो बनाउन तथा बाटो मर्मत गर्नु पर्ने अवस्था आएमा ठेकेदारले आफ्नै तर्फबाट गर्नुपर्ने छ। ढुंगा, गिट्टी, बालुवा, ग्रावेल लिन कुनै व्यक्ति वा निकायको निजी जग्गा वा वनक्षेत्र भित्र जानुपर्ने भएमा सम्बन्धित व्यक्ति वा निकायको स्वीकृति लिएर मात्र गर्नु पर्नेछ।
- १६। उत्खननका कारण पहिरो जाने वा पहिरोको जोखिम भएमा ठेकेदार आफैले नदी तटबन्धनको काम गर्नु पर्नेछ।
- १७। यस सूचनामा उल्लेख भएका शर्तहरू यस ठेक्काको प्रयोजनको लागि अभिन्न अंगको रूपमा मानिने छ।

(नोट: विस्तृत जानकारीको लागि यस नगरपालिकाको website www.godawarimunlalitpur.gov.np मा समेत हेर्न सकिनेछ।)



(Signature)

**गोदावरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय**

बज्रबाराही, ललितपुर

बागमती प्रदेश

सिलबन्दी बोलपत्र फारम



(Signature)

आर्थिक वर्ष ०७८/७९ को आन्तरिक आय तर्फको लागि गोदावरी नगरपालिका क्षेत्र भित्रको नख्खु खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल उत्खनन, संकलन तथा बिक्री वितरणको ठेक्का बन्दोबस्त कार्य सम्बन्धी (ठेक्का नं. Godawari Municipality/Bajrabarahi, Lalitpur/Internal Resources/01/078/79) निर्धारित न्यूनतम ठेक अङ्कमा बढाबढ गरि ठेक्का लिन चाहने निर्माण ब्यबसायी, ठेकेदार तथा फर्मले भर्ने बोलपत्र फारम

ठेक्का अबधि:- ठेक्का स्वीकृत भइसकेपछी पट्टा लिएको मितिले २०७९ असार मसान्तसम्म

सिलबन्दी बोलपत्र फारम दस्तुर रु ३०००/-

सि.नं.	ठेक्का नं.	विवरण	कायम गरिएको न्यूनतम ठेक्का अंक (भ्याट बाहेक)	बोल कबोल रु. अंकमा (भ्याट बाहेक)	बोल कबोल रु. अक्षरमा	कैफियत
१	Godawari Municipality/Bajrabarahi, Lalitpur/Internal Resources/01/078/79	आर्थिक वर्ष ०७८/७९ को आन्तरिक आय तर्फको लागि गोदावरी नगरपालिका क्षेत्र भित्रको नख्खु खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल उत्खनन, संकलन तथा बिक्री वितरणको ठेक्का बन्दोबस्त कार्य सम्बन्धी	रु १,१०,७९,२५९.५०/- (एक करोड दश लाख एकहत्तर हजार दुई सय एकाउत्र रुपैयाँ पचास पैसा मात्र)			

बोलपत्र जमानत वापतको (Bid Security) रकम रु ६,२६,०००।०० (अक्षरपी छ लाख छब्बीस हजार मात्र) NIC ASIA, Satdobato, Lalitpur, खाता नं.: - 4141497865524002 धरौटी खातामा जम्मा गरेको सकल बैक भौचर वा नेपाल राष्ट्र बैकबाट मान्यता प्राप्त वाणिज्य बैकबाट जारी सकल बैक ग्यारेण्टी एक प्रति संलग्न गरेको छु। ठेक्काको शर्तहरू वारे यस नगरपालिकाबाट मिति २०७८।११।०६ गतेको प्रकाशित सुचनाका शर्तहरू मलाई पूर्ण जानकारी छ र सो शर्त पालना गर्न म पूर्ण मन्जूर छु ।

बोलपत्रदाता फर्म वा व्यक्तिको:

नाम, थर:

स्थायी ठगाना:

दस्तखत:

सम्पर्क नं:

पानरभ्याट नं: